


सम्बत् २०७९ सालको कार्यविधि/मापदण्ड संख्या — १९



उदयपुरगढी गाउँपालिकाको पुरस्कार तथा सम्मान सम्बन्धी मापदण्ड, २०७९



गाउँकार्यपालिकाको बैठकबाट पारित मिति-२०७९।११।२८
प्रमाणिकरण भएको मिति-२०७९।११।३०

उदयपुरगढी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
उदयपुरगढी, उदयपुर
कोशी प्रदेश, नेपाल

उदयपुरगढी गाउँपालिकाको पुरस्कार तथा सम्मान सम्बन्धी मापदण्ड, २०७९

गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत मिति : २०७९/११/२८

प्रस्तावना : उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी, विषयगत शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूलाई पुरस्कार तथा प्रदान गर्ने कार्यलाई पारदर्शी बनाउनका लागि उदयपुरगढी गाउँपालिकाले यो मापदण्ड बनाएको छ ।

१ संक्षिप्त नाम र प्रारम्भ :

- क. यस मापदण्डको नाम उदयपुरगढी गाउँपालिकाको पुरस्कार तथा सम्मान सम्बन्धी मापदण्ड, २०७९ रहेको छ ।
- ख. यो मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन भएको मितिबाट प्रारम्भ हुनेछ ।

२ परिभाषा : विषय प्रसंगले अर्को अर्थ नलागेमा

- क. "उदयपुरगढी गाउँपालिका" भन्नाले गाउँपालिका कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयलाई सम्झनुपर्छ ।
- ख. "कर्मचारी" भन्नाले गाउँपालिका, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई जनाउँछ ।
- ग. "विषयगत शाखा" भन्नाले गाउँपालिकाको कार्यालय अन्तर्गतको शाखालाई जनाउँछ ।
- घ. "वडा कार्यालय" भन्नाले उदयपुरगढी गाउँपालिकाको ८ वटै वडालाई जनाउँछ ।
- ङ. "स्वास्थ्य संस्था" भन्नाले उदयपुरगढी गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरूलाई जनाउँछ ।
- च. "विद्यालय" भन्नाले उदयपुरगढी गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूलाई जनाउँछ सो शब्दले सामुदायिक सिकाई केन्द्र र वालविकास केन्द्रहरू समेतलाई जनाउँछ ।

३. सिफारिस गर्नुपर्ने :

कार्यालयले जारी गरेको ७ (सात) दिने सूचना अवधि भित्र सम्बन्धित विद्यालय, स्वास्थ्य संस्था वडा एवम् शाखाबाट १/१ जना कर्मचारीको प्रत्येक वर्ष शाखा प्रमुख/स्वास्थ्य प्रमुख एवम् विद्यालय प्र.अ.ले सिफारिस गर्नुपर्नेछ ।

४. दफा ३ बमोजिमको सिफारिस गर्दा तपसिल बमोजिमको आधारहरूलाई विचार गरी सिफारिस गर्नुपर्नेछ ।

क. नियमितता (समयको पालना, पोषाक, कार्यालयमा अघिल्लो वर्ष कार्यालय खुलेको अवधिमा कम्तिमा ८०% दिन उपस्थित भएको, इमान्दारीता, जवाफदेहिता — २० अङ्क

ख. विषयवस्तुको ज्ञान, जिम्मेवारीको वहन क्षमता समन्वय क्षमता तथा नेतृत्व क्षमता तथा कार्य सम्पादन सम्झौता अनुसारको कार्य — २० अङ्क

ग. सिर्जनशीलता, नवीन क्षमता, कम्प्युटर सीप, नवप्रवर्तनको ज्ञान र त्यसको प्रयोग — २० अङ्क

घ. शाखा तर्फ LISA, FRA को नतिजा, वडा तर्फ राजस्व संकलन, बजेट खर्च र सेवा प्रवाह, स्वास्थ्य संस्था तर्फ लाभग्राही, सेवाग्राहीको सन्तुष्टि र सेवा प्रवाहको परिमाण तथा विद्यालय तर्फ विषयगत उत्तीर्ण प्रतिशत एवं SEE को नतिजा -२० अङ्क

ङ. विगत २ वर्षको का.स.मु. बाट प्राप्त अङ्कको औषत — २० अङ्क

५. सिफारिस गर्न नहुने:- देहायको कर्मचारीलाई सिफारिस गर्न नमिल्ने:

क. कारबाही पाएकोमा सफाई पाएको ५ वर्ष नपुगेको ।

ख. नियुक्ती, सेवा अवधि तथा सरुवा भई आएको अवधि २ वर्षभन्दा कम रहेको ।

ग. कार्यसम्पादन मूल्याङ्कनमा कम्तिमा ९०% र LISA मा ६०% भन्दा कम प्राप्ताङ्क भएकोमा ।

६. दफा ४ बमोजिम सिफारिस भै प्राप्ताङ्क साथ प्राप्त प्रस्तावको छानविन गरी सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारी छनौट गर्न देहाय बमोजिमको छनौट समिति रहनेछ ।

क. गाउँपालिका अध्यक्ष - संयोजक

ख. प्रमुख प्रशासकीय अधिकृत - सदस्य

ग. शिक्षा, स्वास्थ्य, योजना र प्राविधिक शाखाका प्रमुखहरू - सदस्य

घ. प्रशासन शाखा प्रमुख - सदस्य सचिव

७. दफा ६ बमोजिमको समितिको बैठक सञ्चालन कार्यविधि समिति आफैले तय गर्नेछ, भने आवश्यकता अनुसार बैठक बस्न सक्नेछ ।

८. दफा ६ बमोजिमको समितिले पर्न आएका सिफारिसहरू अध्ययन गरी दफा ४ बमोजिमको आधार लिई १०० अङ्क मध्ये अधिकतम अङ्क ल्याउने कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार र त्यसपछिका ५ (पाँच) जना कर्मचारीलाई एवम् रितले उत्कृष्ट कर्मचारी सिफारिस गर्नुपर्नेछ ।

९. सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारी पुरस्कृत गर्दा देहाय बमोजिम पुरस्कृत एवम् सम्मानित गर्नुपर्नेछ ।

१) सर्वोत्कृष्ट कर्मचारी पुरस्कार — १ जना पुरस्कार राशी १ लाख रुपैयाँ ।

२) उत्कृष्ट कर्मचारी पुरस्कार — ५ जना पुरस्कार राशी २० हजार रुपैयाँ ।

१०. दफा ८ बमोजिमको पुरस्कार हरेक बजेट अधिवेशनको गाउँ सभामा वितरण गर्नुपर्नेछ ।

११. संसोधन वा खारेज गर्न सक्ने:

उदयपुरगढी गाउँ कार्यपालिकाले आवश्यक ठानेको खण्डमा मापदण्ड संसोधन तथा खारेज गर्न सक्नेछ ।

अनुसूची १

उत्कृष्ट तथा सर्वोत्कृष्ट कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलाई प्रदान गरिने प्रमाण-पत्रको ढाँचा

उदयपुरगढी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
उदयपुरगढी उदयपुर,
कोशी प्रदेश, नेपाल

प्रमाण पत्र

उदयपुरगढी गाउँ कार्यपालिकाको मितिको निर्णय अनुसार गाउँ कार्यपालिकाको कार्य सम्पादनमा पुऱ्याउनु भएको विशिष्ट योगदानको उच्च मुल्यांकन गर्दै तपाईं श्री लाई आ.व.को सर्वोत्कृष्ट/उत्कृष्ट कर्मचारी/शिक्षक/स्वास्थ्यकर्मी सम्मान पुरस्कार सहित स-धन्यवाद यो प्रमाण-पत्र प्रदान गरिएको छ । साथै तपाईंको उत्तरोत्तर प्रगती एवं उज्ज्वल भविष्यको कामना गर्दछौं ।

.....
गाउँपालिका उपाध्यक्षको नाम, थर

गाउँपालिका उपाध्यक्ष

.....
गाउँपालिका अध्यक्षको नाम, थर

गाउँपालिका अध्यक्ष